

Department for Children and Families
Commissioner's Office
280 State Drive - HC 1 North
Waterbury, VT 05671-1080
www.dcf.vt.gov

[phone] 802-241-0929
[fax] 802-241-0950

जून ३०, २०१९ (July 30, 2019)

प्रदायक ज्यूहरु:

संघीय बाल हेरचाह विकास खण्ड अनुदानको अनुपालनमा बाल तथा परिवार विभाग (DCF) बाल विकास डिभिजन (CDD) ले बाल चिकित्सा प्राथमिक शिशु र शिशु तथा बाल सीपीआर सम्बन्धी अधिनियमहरुमा आवश्यक परिवर्तनको लागि निम्न रूपरेखा संलग्न प्रशासनिक ज्ञापनपत्र जारी गरेको छ।

संक्षेपमा भन्नुपर्दा, संघीय खण्ड अनुदानले निम्न कुराहरुको आवश्यकता ठहर गर्दछ:

- नियमावलीले परिभाषित गरे अनुसार, सम्बन्धित कार्यक्रममा काम शुरू गरेको तीन महिना भित्र (छ महिनाको सट्टा) सबै कर्मचारीहरुले बाल चिकित्सा प्राथमिक उपचार र शिशु तथा बाल सीपीआर सम्बन्धित तालीम अनिवार्य लिएको र लगातार प्रमाणित गरिएको हुनुपर्छ (उदाहरणको लागि CBCCPP, FCCH, वा ASP)।
- दर्ता भएका एफसीसीएच FCCH को लागि अब यो नियम FCCH का सबै कर्मचारीहरु, वैकल्पिक, सहायक, सहयोगी, र प्रशिक्षार्थीहरु समेतलाई लागू हुन्छ (यसअघि केवल एक जना प्रशिक्षण र प्रमाणित भएको वयस्क मात्र उपस्थित भए पुग्दथ्यो)।

तपाईं र/वा अनुपालन लिन चाहने कर्मचारीहरुलाई सहयोग गर्नको लागि सीडीडी CDD ले बढ्दो मागलाई पूरा गर्न Northern Lights संस्थासंग मिलेर CCV मा लगातार तालीम उपलब्ध गराउने काम गर्नेछ।

यो नयाँ नियम सेप्टेम्बर ३०, २०१९ बाट लागू हुनेछ। यसबारे कुनैपनि प्रश्नहरु छ भने कृपया 1-800- 649-2642 (विकल्प ३) मा कार्यरत इजाजतपत्र अधिकारीलाई फोन गर्नुहोस्।

भर्मन्टमा शिशु शिक्षा र सुरक्षित बाल हेरचाह सेवा पुर्याउने काममा गर्नुभएको सबै सहयोगको निम्ति धन्यवाद।

भवदीय,



केन साज, कमिशनर (Ken Schatz, Commissioner)

बाल तथा परिवार विभाग (Department for Children and Families)



VERMONT

Department for Children and Families
Commissioner's Office
280 State Drive - HC 1 North
Waterbury, VT 05671-1080
www.dcf.vt.gov

[phone] 802-241-0929
[fax] 802-241-0950

Agency of Human Services

ज्ञापनपत्र Memorandum

लाई: सबै बाल हेरचाह प्रदायकहरू
बाट: केन साज डीसीएफ कमिशनर (Ken Schatz, DCF
बिष Commissioner)
य: बाल चिकित्सा प्राथमिक उपचार, शिशु तथा बाल सीपीआर
मिति नियमावली परिवर्तन
: जुलाई ३०, २०१९ (July 30, 2019)

केन्द्रमा आधारित बाल हेरचाह र प्रिस्कूल कार्यक्रम (सीबीसीसीपीपी/CBCCPP) नियम २.३.११.५; अनुसार दर्ता गरिएको र लाइसेन्स प्राप्त गरिएको पारिवारिक बाल हेरचाह गृह (एफसीसीएच/FCCH) नियम २.३.१०.५; र स्कूल पछिको बाल हेरचाह कार्यक्रम (एसपी/ASP) नियम ३.१ अनुसार यी कार्यक्रमहरू सबै राज्य र संघीय कानूनको पालना गर्न जिम्मेवार छन्।

निम्न बाल चिकित्सा प्राथमिक उपचार, शिशु तथा बाल सीपीआर, र बाल हेरचाह इजाजतपत्र नियमावली परिवर्तनको लागि संघीय बाल हेरचाह विकास खण्ड अनुदान पुनःस्वीकृत कानूनको आवश्यकता पर्छ:

1. सीबीसीसीपीपी ७.१.२ (CBCCPP: 7.1.2)
2. एफसीसीएच ७.१.२.२; ७.१.२.३; ७.६.७ (FCCH: 7.1.2.2; 7.1.2.3; 7.6.7)
3. एसपी ५.३९; ५.४१. (ASP: 5.39; 5.41)

विशेष रूपमा, निम्न कुराहरूको लागि संघीय कानूनको आवश्यक छ:

नियमावलीले परिभाषित गरे अनुसार, सम्बन्धित कार्यक्रममा काम शुरू गरेको तीन महिना भित्र सबै कर्मचारीहरूले बाल चिकित्सा प्राथमिक उपचार र शिशु तथा बाल सीपीआर सम्बन्धित तालीम अनिवार्य लिएको हुनुपर्छ (उदाहरणको लागि CBCCPP,

FCCH, वा ASP)।

अतिरिक्त, सबै दर्ता भएका FCCH का कर्मचारीहरू, वैकल्पिक, सहायक, सहयोगी, र प्रशिक्षार्थीहरू समेतले कामगर्न सुरु गरेको तीन महिना भित्र अनिवार्य रूपमा बाल चिकित्सा प्राथमिक उपचार र शिशु तथा बाल सीपीआर तालीम लिएको हुनुपर्छ।

यो नयाँ नियम सेप्टेम्बर ३०, २०१९ बाट लागू हुनेछ । यसबारे कुनैपनि प्रश्नहरू छ भने कृपया 1-800- 649-2642 (विकल्प ३) मा कार्यरत इजाजतपत्र अधिकारीलाई फ़ोन गर्नुहोस्।

